

हाइड्रोईलेक्ट्रीसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड
नयाँबानेश्वर, काठमाण्डौ



मुद्दती निक्षेपमा रकम जम्मा गर्ने सम्बन्धि सूचना
मिति २०७९।०६।०२ गते

यस कम्पनीको मौज्दात रकमलाई मुद्दती निक्षेपमा जम्मा गर्नको निमित्त नेपाल राष्ट्र बैंकबाट बैकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त “क” वर्गको वाणिज्य बैंकबाट मिति २०७९।०६।०६ गते दिनको १२:०० बजे भित्र कम्पनीको कार्यालय नयाँबानेश्वर, काठमाण्डौ स्थित वित्तीय तथा सामान्य व्यवस्थापन विभागमा प्राप्त हुनेगरी आवश्यक विवरण पूर्ण रुपले उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरणको प्रतिलिपि समेत संलग्न गरी गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

सिलबन्दी दरभाउपत्रको फाराम कम्पनीको वेबसाईट www.hidcl.org.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ । प्राप्त सिलबन्दी दरभाउपत्रहरु मिति २०७९।०६।०६ गते दिनको १:०० बजे र सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट सोहि समयमा खोलिने छ । दरभाउपत्र स्वीकार गर्ने वा नगर्ने अधिकार कम्पनीमा सुरक्षित रहेको छ ।

हाइड्रोईलेक्ट्रीसिटी ईन्भेष्टमेन्ट एण्ड
डेभलपमेन्ट कम्पनी लिमिटेड

अनुसूची - २

(दफा ७ को उपदफा (४)सँग सम्बन्धित)

श्री हाइड्रोईलेक्ट्रीसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड
नयाँवानेश्वर, काठमाण्डौ

विषय : सिलबन्दी दरभाउ पत्र बारे

हाइड्रो ईलेक्ट्रीसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको मौज्दात रकम बैंकहरुको मुद्दति निक्षेपामा जम्मा गर्ने सम्बन्धमा त्यस कम्पनीबाट मिति मा आह्वान भए बमोजिम तपसिलमा उल्लिखित सबै शर्त यस बैंकले पुरा गरेको घोषणा गर्दै तपसिलको तालिकामा उल्लेख भए बमोजिमको व्याजदरमा सोही तालिकामा उल्लेख भए बमोजिमको रकम लिन ईच्छुक भएकोले सोही प्रयोजनका लागि यो सिलबन्दी दरभाउपत्र पेश गरेका छौं । साथै, यो बैंक सञ्चित नोक्सानीको अवस्थामा नरहेको, नेपाल राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा नपरेको र समस्याग्रस्त घोषणा नभएको व्यहोरा बैंकको तर्फबाट स्वःघोषणा गर्दछौं ।

प्रस्तावित व्याजदर (अंक र अक्षर दुवैमा)	अवधि	लिन चाहेको रकम (रु.करोडमा)		प्रस्ताव मान्य हुने अवधि	व्याज भूक्तानी प्रकृया मासिक/त्रैमासिक
		न्यूनतम (अंक र अक्षर दुवैमा)	अधिकतम (अंक र अक्षर दुवैमा)		

यसलि.को मितिको त्रैमासिक वित्तीय सूचकाङ्क यस प्रकार रहेको छ :

क्र.सं	विवरण	वित्तीय सूचकाङ्क
१	पूँजीकोष (Capital fund to risk weighted assets)	
२	कर्जा निक्षेप अनुपात (CD Ratio)	
३	निष्क्रिय कर्जा (Non Performing Loan-NPL)	
४	हालको चुक्ता पूँजी रु.	
५	प्रतिशेयर किताबी मुल्य (नेटवर्थ)	
६	प्रतिशेयर आम्दानी	
७	कुल निक्षेप रु.	
८	कुल कर्जा रु.	

पछिल्लो पटक वार्षिक साधारण सभा भएको मिति:

वाणिज्य बैंकका पदाधिकारीको

दस्तखत :

नाम :

पद :

वाणिज्य बैंकको

नाम :

ठेगाना :

छाप :

नोट : यसरी प्राप्त सिलबन्दी दरभाउपत्र स्वीकृत भईसकेको अवस्थामा स्वीकृत भएको बैंक तथा वित्तीय संस्थाले मुद्दती स्वीकार गरेपछि मुद्दती रसिदसँग अनिवार्य रूपमा Interest Payment schedule पनि संलग्न गर्नु पर्नेछ ।